

# हेटौडा उपमाहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

हेटौडा, मकवानपुर, प्रदेश नं. ३ नेपाल

करारमा सेवा लिने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७५/५/५)

हेटौडा उपमाहानगरपालिका अन्तर्गत शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रका लागि देहाय बमोजिमका पदहरूमा देहायको सङ्ख्या र योग्यता भएको प्राविधिक कर्मचारी २०७६ आषाढ मशान्त सम्मका लागि करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । यसको दरखास्त फाराम कार्यालयबाट वा वेबसाइट [www.hetaudamun.gov.np](http://www.hetaudamun.gov.np) बाट निशुल्क उपलब्ध हुनेछ ।

सि नं	पद नाम	स्तर / तह	आवश्यक संख्या
१	मेडिकल अफिसर	अधिकृत स्तर सातौँ तह	१
२	जनस्वास्थ्य अधिकृत	अधिकृत स्तर छैठौँ तह	१
३	हेल्थ असिस्टेण्ट	सहायक स्तर पाँचौँ तह	१
४	स्टाफ नर्स	सहायक स्तर पाँचौँ तह	२
५	कम्प्युटर सहायक	सहायक स्तर चौथो तह	१
६	अ न मी	सहायक स्तर चौथो तह	१
७	ल्याब असिस्टेण्ट	सहायक स्तर चौथो तह	१

## क. शैक्षिक योग्यता र अनुभव:

१. नेपाली नागरिक ।
२. न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट लोकसेवा आयोगले निर्धारण गरेको सम्बन्धित पदको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्ने ।
३. उमेरको हकमा १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने ।
५. नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने पदको लागि काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने ।
६. अन्य प्रचलित कानूनद्वारा अयोग्य नठहरिएको हुनुपर्ने ।

ख. दरखास्तमा संलग्न गर्नुपर्ने: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि

संलग्न हुनुपर्नेछ । पेस गरिने सबै प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ ।

ग. अन्तरबार्ता मिति: दरखास्त बुझाउने अन्तिम मितिमा प्रकाशित गरिनेछ ।

घ. सेवाका शर्तहरू: (क) उपमहानगरपालिकाले सम्बन्धित पदको लागि निर्धारण गरेको मासिक तलब अनुसार नै पारिश्रमिक (प्रचलित नियमानुसार लागने कर सहित ) उपलब्ध हुनेछ ।

(ख) मासिक २ दिन बिदा दिन सकिनेछ । तर उक्त बिदा सञ्चित हुने छैन ।

(ग) कार्यालयको कामको सिलसिलामा कार्यालयको आदेशानुसार जिल्ला बाहिर गै काम गर्नु पर्दा नियमानुसार समान तहले पाउने दै भ्र भत्ता उपलब्ध गराउने छ ।